

राजस्व न्यायाधिकरण काठमाडौं

इजलास

माननीय अध्यक्ष श्री किशोर सिलवाल
राजस्व सदस्य श्री जीवनकुमार घिमिरे
लेखा सदस्य श्री डम्बर बहादुर कार्की
फैसला

२०७५/०७६ सालको निर्णय नं. १७०

पुनरावेदन नं. ०७५-RB-०१५२

मुद्दा:- मूल्य अभिवृद्धि कर (२०७२/०७३)

श्री नेशनल आइसक्रिम इण्डस्ट्रिज प्रा.लि.(स्थायी लेखा नं. ३०२४०६३९१) का
तर्फबाट अख्तियार प्राप्त कार्यकारी अधिकृत त्रिलोचन मिश्र.....१

} पुनरावेदक

विरुद्ध

आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.१ बबरमहल काठमाडौं.....१

आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाण्डौ.....१

} प्रत्यर्थी

उपस्थित कानून व्यवसायीहरू

पुनरावेदकका तर्फबाट: विद्वान अधिवक्ताहरू श्री त्रिलोचन मिश्र, श्री सरद प्रसाद कोइराला

प्रत्यर्थी कार्यालयहरूका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री शम्भुकुमार बस्नेत

सुरू निर्णय गर्ने कार्यालय : आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं.१

सुरु निर्णय गर्ने पदाधिकारी: प्रमुख कर प्रशासक श्री झलकराम अधिकारी

सुरू निर्णय मिति : २०७५/०३/३२

यसमा आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं.१ काठमाडौं समेतको निर्णय उपर
राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ६ (१) र मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा
३१क(५) र ३२ बमोजिम यसै न्यायाधिकरणको क्षेत्राधिकार भित्रको भई दर्ता हुन आएको प्रस्तुत
पुनरावेदनपत्रको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ ।

तथ्य खण्ड

१. पुनरावेदक करदाता नेशनल आइसक्रिम इण्डस्ट्रिज प्रा.लि.को आ.व. २०७२/०७३ को कर लेखा परीक्षण पश्चात भएको प्रतिवेदनको आधारमा मू.अ.कर ऐन. २०५२ को दफा २० बमोजिम कर निर्धारण गरी मू.अ.कर नियमावली २०५३ को नियम २९(१) बमोजिम मु.अ.कर रु.५३,४९,०८८/- र जरिवाना रु.१०,६८,२९७/- समेत जम्मा रु.६४,०९,३०५/- प्रारम्भिक कर निर्धारण गर्ने गरी आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं.१ बबरमहलबाट मिति २०७५/३/२२ मा जारी भएको आदेश ।
२. मिति २०७५/३/२२ मा जारी भएको प्रारम्भिक कर निर्धारण आदेश करदाताले मिति २०७३/०३/२५ मा बुझी लिई मिति २०७५/०३/३२ मा बुँदागत रूपमा जवाफ पेश गरेको ।
३. करदाताले पेश गरेको जवाफी पत्रका सम्बन्धमा विश्लेषण गर्दा करदाताले विक्रीका उठाएको मु.अ.कर रकमको ५०% समायोजन गर्न नपाउने रकमलाई समायोजन गरेको हुँदा उक्त समायोजित रकमलाई मात्र अमान्य गरिएको, भन्सार विभागद्वारा प्रकाशित भन्सार महसुल दरबन्दी आइसक्रिमलाई भाग ४ दुग्ध उत्पादन तर्फ वर्गिकरण नगरी भाग २१ अन्तर्गत विविध खाद्य परिकार अन्तर्गत राखिएको हुँदा डेरी उद्योगले पाउने सुविधा प्रस्तुत नेशनल आइसक्रिम उद्योगले पाउने देखिएन । प्रस्तुत उद्योगले आइसक्रिम तथा क्याण्डी उत्पादन गरी विक्री वितरण गरेको देखिएको सन्दर्भमा उक्त उद्योग डेरी उद्योग नभइ आइसक्रिम उत्पादन गर्ने उद्योग रहेको हुँदा आइसक्रिम उद्योगले मु.अ.कर समायोजन गरेको रकमलाई अमान्य गरी मु.अ.कर जरिवाना समेत रु.६४,०९,३०५/- माग गरेको मिति २०७५/३/२२ को प्रारम्भिक कर निर्धारण आदेश बमोजिम नै मू.अ.कर समेत रु.६४,०९,३०५/- को अन्तिम कर निर्धारण आदेश जारी गर्ने गरी आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं.१ बाट मिति २०७५/०३/३२ मा भएको निर्णय पर्चा ।
४. आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं.१ बाट मिति २०७३/०३/३२ पेश जारी गरेको आ.व. २०७२/०७३ को मू.अ.कर तर्फको अन्तिम कर निर्धारण आदेशमा चित्त नबुझी मिति २०७५/६/४ मा प्रशासकिय पुनरावलोकनका लागि आन्तरिक राजस्व विभागमा निवेदन पेश गरेकोमा ६० दिन भित्र निर्णय नभएकोले पुनरावेदन गर्ने भन्ने मिति २०७५/८/११ मा नेशनल आइसक्रिम इण्डस्ट्रिज प्रा.लि.ले आन्तरिक राजस्व विभागलाई लेखेको पत्र ।
५. शुरु कार्यालबाट यस कम्पनीको आ.व.०७२/०७३ को मूल्य अभिवृद्धि कर का सम्बन्धमा मिति २०७५/३/३२ मा नपाउने कर छुट कट्टी लिएको भनी गरेको निर्णय कानून प्रतिकुल भएकोले उक्त निर्णय र आदेश बदर गरी पाउँ भन्ने करदाताको तर्फबाट मिति २०७५/९/४ मा यस न्यायाधिकरणमा पुनरावेदन पत्र दर्ता भएको ।
६. यसमा मुलुकी कार्यविधि (संहिता) ऐन२०७४ को दफा १४०(३) बमोजिम छलफलको प्रयोजनार्थ विशेष सरकारी वकिल कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस न्यायाधिकरणको मिति २०७५/१०/१४ मा भएको आदेश ।

ठहर खण्ड

७. नियम बमोजिम साप्ताहिक तथा दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्र एवं प्राप्त शुरु मिसिल समेत अध्ययन गरियो ।
८. पुनरावेदक पक्षबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री त्रिलोचन मिश्र र श्री शरद प्रसाद कोइरालाले आर्थिक ऐन, २०६८ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले २०६९।१२।१२ मा राजपत्रमा सुचना प्रकाशित गरी मू.अ. करमा दर्ता भएका दूग्ध पदार्थको कारोवार गर्ने डेरी उद्योगहरूले आफ्नो कर योग्य उत्पादन विक्री गर्दा संकलन गरेको मू.अ.करको ५० प्रतिशत रकम फिर्ता दिने कानूनी व्यवस्था अनुसार सो को प्रक्रिया तोक्ने र मापदण्ड निर्धारण गर्ने कार्यको जिम्मेवारी आन्तरिक राजस्व विभागलाई प्रदान गरेको छ । यस प्रावधानलाई ०७०।०७।१ र ०७१।७।२ को आर्थिक ऐनले समेत निरन्तरता दिएको छ। कर छुटको दुग्ध पदार्थ बाहेक अरुपनि वस्तुको उत्पादन तथा कारोवार गर्ने भए कर लाग्ने विक्री मूल्य र अन्य वस्तुको कर लाग्ने विक्री मूल्य दुवै विवरण तयार गरी पेश गर्नुपर्ने किटानी कानूनी व्यवस्था भएको पाईन्छ।
९. उल्लेखित व्यवस्थानुसार पुनरावेदक कम्पनीले दुग्ध पदार्थको उत्पादन एवं विक्री वितरण गर्ने डेरी उद्योग सञ्चालन गरी प्रत्येक अवधिको कर विवरण पेश गर्दा दुग्धजन्य पदार्थको विक्रीमा संकलन भएको करको ५० प्रतिशतले हुने रकम कर कट्टी गरी विवरण पेश गर्दै आएकोमा प्रत्यर्थीबाट करकट्टी अमान्य गरेको हुँदा प्रचलित कानूनले स्पष्ट तवरमा प्रदान गरेको सुविधाबाट वञ्चित गरिएको हुँदा साविकको आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ बबरमहल काठमाडौंको निर्णय र शुरु कार्यालयकै निर्णय सदर गर्ने गरी आन्तरिक राजस्व विभागका महानिर्देशकबाट भएको निर्णय समेत बदर गरी न्याय पाउन पुनरावेदन गरिएको भन्ने बहस प्रस्तुत गर्नु भयो ।
१०. प्रत्यर्थी कार्यालय एवं विभाग समेतका तर्फबाट उपस्थित विशेष सरकारी वकिलको कार्यालय काठमाडौंका विद्वान उपन्यायधिवक्ता श्री शम्भु कुमार बस्नेतले पुनरावेदकले कर संकलन गरिसकेको तर निजको उत्पादन आफैले अप्रशोधित दूधबाट उत्पादन हो भन्ने यकिन नभएको, Ice Cream, Candy जस्ता वस्तुको उत्पादन एवं विक्री वितरण गरेको देखिदा कानूनले प्रदान गरेको सुविधा पाउने दुग्धपदार्थ जन्य उत्पादन हो भन्न मिल्ने देखिएन । कानूनको मनसाय अप्रशोधित दूध खरिद बढाई किसानलाई लाभान्वित तुल्याउने हो, प्रशोधित दूधबाट बन्ने वस्तुको उत्पादकलाई कर फिर्ता गर्ने होईन। पुनरावेदक कम्पनीबाट संकलित मू.अ. कर फिर्ता पाउने वस्तुको उत्पादन र वितरण भएको नदेखिदा प्रत्यर्थी कार्यालय र विभागको निर्णय सदर हुनु पर्छ भन्ने बहस जिकीर प्रस्तुत गर्नु भयो ।

११. उपरोक्तानुसार दुवै पक्षका विद्वानहरूको बहस जिकीर सुनी मिसिल संलग्न कागजात हेरी शुरूको निर्णय मिले नमिलेको के रहेछ, पुनरावेदकको जिकीर पुग्न सक्ने हो होईन? भनी हेर्दा निम्नानुसार देखिन आयो ।
१२. पुनरावेदकले कर योग्य वस्तु उत्पादन गरी विक्री गर्दा संकलन गरेको मू.अ. करको ५० प्रतिशत रकम फिर्ता पाउने डेरी उद्योगको सारवान अधिकार हो, कर निर्धारणको आदेशमा उल्लेख भए बमोजिम नपाउने कर कट्टी लिएको अवस्था होईन भन्ने जिकीर लिएको सम्बन्धमा हेर्दा भन्सार विभागबाट प्रकाशित भन्सार महसुल दरबन्दी (Harmonized System-2012 संस्करणमा आधारित) अन्तर्गत वस्तु वर्गीकरणमा आईसक्रिमलाई उक्त बर्गिकरणको भाग-४ दुग्ध उत्पादन तर्फ वर्गीकरण नगरी भाग २१ मा उल्लेखित विविध खाद्य परिकारहरू अन्तर्गत शिर्षक नं. २१.०५ मा वर्गीकरण गरेको पाइएकोले उक्त आईसक्रिम उद्योगलाई पुनरावेदकले दावी लिए बमोजिमको शुद्ध डेरी उद्योग भन्न सकिने अवस्था नदेखिएको र पुनरावेदक उद्योग अप्रशोधित दूधबाट दुग्धजन्य पदार्थ उत्पादन गर्ने नभई प्रशोधित दूध खरिद गरी आइसक्रिम तथा क्याण्डी उत्पादन गर्ने उद्योग रहेकाले डेरी उद्योगले पाउने कर सुविधा बमोजिम मू.अ. कर फिर्ता लिने प्रक्रिया लागु हुने अवस्था देखिदैन ।
१३. पुनरावेदक उद्योग शुद्ध डेरी उद्योग हो वा अर्को प्रकृतीको उद्योग हो भन्ने सन्दर्भमा हेर्दा पुनरावेदक करदाता, उद्योग विभागमा दर्ता हुँदा उक्त उद्योगले प्राप्त गरेको प्रमाणपत्रमा उद्योगको उद्देश्यमा "विभिन्न स्वादका आइसक्रिम तथा दूधबाट अन्य खाद्य पदार्थ उत्पादन गर्ने" उल्लेख भएको पाइन्छ । त्यस्तै, मिति २०७०/१/२५ मा उद्योग विभागबाट प्रमाणित गरि लिएको "उद्योग दर्ता विवरण"मा समेत सोही व्यहोरा उल्लेख भएको देखिन्छ । उद्योगको कच्चा पदार्थ अप्रशोधित दूध नै हो भनी पुनरावेदकले स-प्रमाण पुष्ट्याई गर्न सकेको समेत देखिँदैन । यसै सन्दर्भमा नेपाल राजपत्रमा मिति २०६९/१२/१२ मा नेपाल सरकारले प्रकाशित गरेको सूचनामा डेरी उद्योगहरूले आफ्नो कर योग्य उत्पादन विक्री गर्दा उठाएको मूल्य अभिवृद्धी करको पचास प्रतिशत फिर्ता दिने निर्णय गरेको भन्ने व्यहोरा देखिन्छ । पुनरावेदक उद्योगले उत्पादन गरेका दुग्धजन्य खाद्य पदार्थ र उक्त राजपत्रको सूचनामा भनिएको "डेरी उद्योगका" उत्पादनहरूमा के फरक छ? भन्ने तर्फ हेर्नु पर्ने देखिन आयो । भन्सार विभागबाट प्रकाशित भन्सार महसुल दरबन्दी(जुन वस्तु वर्गीकरण हार्मोनाइज्ड सिस्टममा आधारित रहेको)मा आइसक्रिम भाग ४ दुग्ध उत्पादन तर्फ वर्गिकरण नगरी भाग २१ अन्तर्गत विविध खाद्य पदार्थ भनी वर्गिकरण भएको पाइन्छ । डेरी उद्योग र दुग्धजन्य पदार्थबाट बन्ने विविध खाद्य पदार्थमा फरक रहेको छ भन्ने तथ्य कृषि विकास मन्त्रालयले मिति २०७१/०३/१८ मा अर्थ मन्त्रालयलाई लेखेको पत्रमा दूधबाट उत्पादन भएका विभिन्न वस्तुका नाम उल्लेख भएका मध्ये आइसक्रिम समेत रहेको र दूध सरह सुविधा उपलब्ध गराउनथ अनुरोध गरेको देखिन्छ । डेरी उद्योगको उत्पादनका परिकार एवं

परिभाषा कहि कतै उल्लेख नभएको भए पनि "डेरी उद्योग" भन्नाले अप्रशोधित दूध प्रशोधन गरी क्रिम, प्रशोधित दूध र प्रशोधित दूधबाट दहि पनिर होलमिल्क जस्ता बस्तु उत्पादन गर्ने उद्योग हो भन्ने देखिन्छ । पुनरावेदक उद्योगले अप्रशोधित दूध कच्चा पदार्थको रूपमा प्रयोग गरेको भन्ने समेत देखाउन सकेको नदेखिँदा शुद्ध डेरी उद्योगले पाउने नेपाल राजपत्रमा मिति २०६९/१२/१२ मा प्रकाशित सूचना बमोजिम कर फिर्ताको सुविधा पाउनु पर्छ भन्न कानूनतः मिल्ने देखिएन ।

१४. अतः माथि विवेचित आधारमा स्थायी लेखा नं.३०२४०६३९१ भएका पुनरावेदक करदाता नेशनल आइसक्रिम इण्डष्ट्रिज प्रा.लि.को आ.ब.२०७२/०७३ को मुल्य अभिवृद्धी कर निर्धारणका सम्बन्धमा साविक आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.१ (हाल आन्तरिक राजस्व कार्यालय पुतलीसडक) बाट मिति २०७५/०३/३२ मा भएको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

विशेष सरकारी वकीलको कार्यालय काठमाण्डौलाई फैसलाको जनाउ दिनु।१
सरोकारवाला पक्ष नक्कल माग गर्न आए नियमानुसार नक्कल दिनु।२
फैसलाको विद्युतीय प्रति अपलोड गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गर्नु र शुरु तथा रेकर्ड मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनु। ३

किशोर सिलवाल
(अध्यक्ष)

उक्त रायमा हामीहरु सहमत छौं ।

डम्बर बहादुर कार्की
(लेखा सदस्य)

जीवन कुमार घिमिरे
(राजस्व सदस्य)

फैसला तयारीमा सहयोग गर्ने:-

विश्वराज कुइकेल(शाखा अधिकृत)

इति सम्वत् २०७६ साल असार महिना ०३ गते रोज ३ शुभम्